




## थबाङ गाउँपालिका

आर्थिक वर्ष २०७५/७६ को सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न  
बनेको विधेयक, २०७५



थबाङ गाउँपालिका

रोल्पा जिल्ला

प्रदेश नं ५, नेपाल

२०७५

थबाङ गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा २ ले दिएको अधिकार प्रयोग गरी,

थबाङ गाउँसभाले यो ऐन सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धी यो ऐन बनाई लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : १) यस ऐनको नाम "थबाङ गाउँपालिकाको विनियोजन ऐन २०७५" रहेको छ ।

२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा –

- "ऐन" भन्नाले थबाङ गाउँपालिकाको विनियोजन ऐन २०७५ सम्झनुपर्छ ।
- "कार्यपालिका" भन्नाले थबाङ गाउँ कार्यपालिका सम्झनुपर्छ ।
- "गाउँपालिका" भन्नाले थबाङ गाउँपालिका सम्झनुपर्छ ।
- "सभा" भन्नाले थबाङ गाउँ सभा सम्झनुपर्छ ।
- "संविधान" भन्नाले नेपालको संविधान सम्झनुपर्छ ।

३. आर्थिक वर्ष २०७५/७६ को लागि सञ्चित कोषबाट रकम खर्च गर्न सक्ने : आर्थिक वर्ष २०७५/७६ को निमित्त कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका लागि अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु (अक्षरूपी

रुपैयाँ मात्र) नबढाई निर्दिष्ट गरिए बमोजिम

सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

४. विनियोजन : १) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/७६ को निमित्त थबाङ गाउँपालिकाको कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

२) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ ।

३) उपदफा २ बमोजिम रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको दश प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ ।

४) पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्ने एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

५) उपदफा २ मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको दश प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा सभाको स्वीकृति लिनुपर्नेछ ।